

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा
सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको



जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको
आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक (कार्तिक १ गते देखि पुष मसान्तसम्म) को

स्वतः प्रकाशन प्रतिवेदन

PROACTIVE DISCLOSURE




नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, सिन्धुली

२०८१ पुष २९

विषयसूची



| | | |
|-----|--|----|
| १. | निकायको स्वरूप र प्रकृति | १ |
| २. | जिल्ला प्रशासन कार्यालयसिन्धुलीको काम, कर्तव्य र अधिकार : | १ |
| ३. | निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण | २ |
| ३.३ | संगठन स्वरूप | २ |
| ३.४ | शाखागत कार्यविवरण | २ |
| ३.५ | कार्यरत कर्मचारीहरूको विवरण | ५ |
| ४. | निकायबाट प्रदान गरिने सेवा, शाखा, जिम्मेवार अधिकारीर सेवा प्राप्त गर्न लाग्ने दस्तुर | ६ |
| ५. | निर्णय गर्ने प्रक्रिया र अधिकारी | ७ |
| ६. | निर्णयउपरउजुरीसुन्नेअधिकारी | ७ |
| ७. | सम्पादन गरेको कामको विवरण | ८ |
| ८. | कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद | ८ |
| ९. | ऐन, नियम, विनियम वा निर्देशिकाको सूची | ११ |
| १०. | आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण | १२ |
| ११. | सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण | १७ |
| १२. | सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय | १७ |
| १३. | सूचनाहरू अन्य निकायबाट प्रकाशन भएको वा हुने भए सोको विवरण | १७ |


प्रद्युम्न खट्टवाल
प्रशासकीय अधिकृत



१. निकायको स्वरूप र प्रकृति

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार सिन्धुली जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो। जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ। यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रूपमा रही सार्वजनिक सेवा वितरण लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरु रहेका छन्।

२. जिल्ला प्रशासन कार्यालय सिन्धुलीको काम, कर्तव्य र अधिकार :

स्थानीय प्रशासन ऐन, २०२८ लगायत अन्य कानूनी व्यवस्था तथा नियम निर्देशनहरु अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीको मुख्य मुख्य काम, कर्तव्य र अधिकार देहाय अनुसार रहेका छन्।

- जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
- आन्तरिक सुरक्षा सम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन;
- हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण; विस्फोटक पदार्थ सिफारिस र नियमन;
- विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन;
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
- गैर सरकारी सङ्घ, संस्था दर्ता, नवीकरण र नियमन;
- स्थानीय प्रशासनको सञ्चालन;
- नागरिकता वितरण;
- बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
- भ्रष्टाचार नियन्त्रण;
- कार्यालय निरीक्षण तथा अनुगमनस;
- कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
- चिट्ठा, जुवा आदिको नियन्त्रण;
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
- विपद् व्यवस्थापन;
- जिल्ला स्तरमा सार्वजनिक उत्सव;
- मुआब्जा निर्धारण तथा वितरण;
- पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
- जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
- राहदानी वितरण
- लागू औषध नियन्त्रण र प्रशासन;
- जिल्ला स्थित कारागारको व्यवस्थापन;
- जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
- द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
- जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
- राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण;
- जिल्लामा सञ्चालित विकास निर्माण कार्यामा सहयोग र समन्वय।
- कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने।
- सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोकका गर्ने र भत्काउने।
- जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने।
- भारतीय सेनामा कार्य गरी निवृत्त भएका व्यक्ति तथा तिनीहरुको परिवारको नाम थर उमेर फरक परेको विषयमा सिफारिस लगाएत अन्य शिफारीश सम्बन्धी कार्य गर्ने।
- नावालक परिचयपत्र




३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

जिल्ला शासन कार्यालय सिन्धुलीको स्वीकृत संगठन संरचना कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रा.प. द्वितिय श्रेणीको स.प्र.जि.अ. -१, रा.प. तृतीय श्रेणीका प्रशासकीय अधिकृत २ लगायत विभिन्न सेवा, समूह र श्रेणीका गरी कुल २७ जना कर्मचारीहरूको दरवन्दी रहेकोछ।

| सि.नं. | पद | श्रेणी | सेवा/समूह | स्वीकृत दरवन्दी | पदपूर्ती | रिक्त |
|--------|-----------------------------|------------------|-----------------|-----------------|----------|-------|
| १ | प्रमुख जिल्ला अधिकारी | रा.प.प्रथम | प्रशासन/सा.प्र. | १ | १ | ० |
| २ | सहायक प्रमुख जिल्ला अधिकारी | रा.प.द्वितिय | प्रशासन/सा.प्र. | १ | १ | ० |
| ३ | प्रशासकीय अधिकृत | रा.प.तृतीय | प्रशासन/सा.प्र. | २ | २ | ० |
| ४ | नायव सुब्बा | रा.प.अनं प्रथम | प्रशासन/सा.प्र. | ७ | ५ | २ |
| ५ | लेखापाल | रा.प.अनं प्रथम | प्रशासन/लेखा | १ | १ | ० |
| ६ | कम्प्युटर अपरेटर | रा.प.अनं प्रथम | विविध | २ | २ | ० |
| ७ | खरिदार | रा.प.अनं द्वितिय | प्रशासन/सा.प्र. | ४ | ३ | १ |
| ८ | हलुका सवारी चालक | श्रेणीविहीन | प्रशासन/सा.प्र. | २ | २ | ० |
| ९ | कार्यालय सहयोगी | श्रेणीविहीन | प्रशासन/सा.प्र. | ७ | ७ | ० |
| | जम्मा | | | २७ | २४ | ३ |

३.३ संगठन स्वरूप

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको स्वीकृत संगठन स्वरूप देहाय अनुसार रहेको छ ।



३.४ शाखागत कार्यविवरण

स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाबाट सम्पादन हुने कार्यहरू

१. नेपाली नागरिकका १६ वर्ष उमेर नपुगेका सन्तानलाई नावालक परिचयपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने।

२. कर्मचारीहरूको अभिलेख व्यवस्थापन तथा अद्यावधिक गर्ने।

३. कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कार्यको व्यवस्थापन गर्ने।



४. प्रचलित कानून बमोजिम दुबै नाम, थर भएको व्यक्ति एकै व्यक्ति भएको व्यहोरा प्रमाणित गर्ने ।
५. कर्मचारीहरूको नियुक्ति, पदस्थापन तथा सिफारिश सम्बन्धी कार्यको व्यवस्थापन गर्ने ।
६. प्रक्रिया पूरा भई आएका निवेदन उपर प्रचलित कानूनबमोजिम सिफारिश गर्ने ।
७. दलित, जनजाति तथा मधेशी प्रमाणितका लागि सम्बन्धित निकायबाट सिफारिश भई आएका सोको प्रमाणित गर्ने ।
८. शान्ति सुरक्षा सम्बन्धी विषयहरूमा आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।
९. सुरक्षा निकाय, अदालत, संवैधानिक निकायहरूबाहेक सबै सरकारी तथा अर्ध- सरकारी कार्यालयहरूको निरीक्षण, अनुगमन र नियमनसम्बन्धी कार्य गर्ने ।
१०. संस्था दर्ता ऐन, २०३४ बमोजिम रीत पुगेका निवेदन उपर प्रारम्भिक कारवाही गरी संस्था दर्ता, नविकरण, विधान प्रमाणित सम्बन्धी कार्य गर्ने ।
११. बजार अनुगमन, आपूर्तिव्यवस्था र अत्यावश्यक सेवा सञ्चालन सम्बन्धमा आवश्यक सहयोग गर्ने
१२. संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका संघसंस्थाहरूको अनुगमन गर्ने ।
१३. विपद् वस्थापन सम्बन्धी कार्य गर्ने ।
१४. कार्यालयका अन्य भैपरी आउने कार्यहरू गर्ने गराउने ।
१५. कर्मचारी प्रशासनसँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने ।

नागरिकता तथा प्रतिलिपि शाखाबाट सम्पादन हुने कार्यहरू

१. नेपाली नागरिकता १६ वर्ष उमेरपूरा भए कासन्तानलाई प्रचलित कानून निर्देशिका बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रका लागि प्रमाण हेरी सनाखत गराई नेपाली नागरिकताको प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने ।
२. वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्रका लागि प्रचलित कानून र गृह मन्त्रालयबाट जारी निर्देशिका बमोजिम निर्णयार्थ पेश गर्ने र निर्णयप श्चात वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने ।
३. नेपाली नागरिकताको प्रमाणपत्रमा थर परिवर्तन, पतिको नाम, थर परिवर्तन र संशोधन गर्न प्रचलित कानून र गृह मन्त्रालयबाट जारी निर्देशिका बमोजिम निर्णयका लागि पेश गर्ने र निर्णय पश्चात नेपाली नागरिकता प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने ।
४. यस जिल्लाबाट नागरिकता जारी भएको व्यक्तिले सम्बन्धित वडा अक्षयक्षको सिफारिश सहित नेपाली नागरिकताको प्रतिलिपिका लागि निवेदन दिएमा प्रचलित

५. कानून र गृहमन्त्रालयबाट जारी निर्देशिका बमोजिम नागरिकताको प्रतिलिपि तयारी, व्यवस्थापन र वितरण गर्ने ।
५. तालुक निकाय वा अन्य निकाय कार्यालयबाट नागरिकता सम्बन्धी विषयमा सोधनी भएकोमा सोको जवाफ पठाउने ।
६. नागरिकता सम्बन्धी अभिलेख खोजेका बखत उपलब्ध हुने गरी व्यवस्थित रूपमा राख्ने ।
७. यस जिल्लाबाट जारी भएका नेपाली नागरिकता प्रमाणपत्रको सम्बन्धमा अन्यत्रबाट अभिलेख माग भई आएका सो अभिलेख उपलब्ध गराउने र अन्य जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र जारी भई यस जिल्लामा बसाईसरी आएको नेपाली नागरिकले सम्बन्धित वडा अक्षयक्षको सिफारिश सहित नेपाली नागरिकता प्रतिलिपिका लागि निवेदन दिएमा प्रचलित कानून बमोजिम सम्बन्धित जिल्लाबाट अभिलेख माग गर्ने ।
८. नागरिकता सम्बन्धी अभिलेख व्यवस्थापन, प्रविष्टी तथा अद्यावधिक गर्ने ।
९. नागरिकतासँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने ।

मुद्दा तथा हातहतियार शाखाबाट सम्पादन हुने कार्यहरू

१. प्रचलित कानून बमोजिम दायर हुन आएका मुद्दाहरूमा प्रतिवादीलाई बयानगराई कानून बमोजिम पुर्पक्षकालागि पेश गर्ने ।
२. मुद्दाको मिसिल तथा तत् सम्बन्धी अभिलेख व्यवस्थित र सुरक्षित तवरले राख्ने ।
३. पुनरावेदन भएका मुद्दाको सम्बन्धमा सम्बन्धित अदालतबाट मिसिल, तायदाती लगायतका अन्य कुनै कागजातहरू माग भई आएका सो विवरण तथा कागजात तयार गरी पठाउने ।
४. यस कार्यालयबाट भए-गरेका फैसलाको नक्कल प्रति जिल्ला सरकारी वकिल कार्यालयमा पठाउने ।
५. मुद्दाका प्रतिवादीलाई प्रचलित कानून र आदेश बमोजिम तारेख दिने ।
६. मुद्दामा भएमा फैसला तथा आदेश बमोजिम कार्यान्वयन गर्न आवश्यक कार्य गर्ने ।
७. प्रचलित कानून बमोजिम हातहतियार इजाजतपत्र नविकरण सम्बन्धी कार्यगर्ने ।
८. इजाजत प्राप्त हातहतियारको अभिलेख व्यवस्थित, अद्यावधिक र सुरक्षित राख्ने ।
९. व्यक्ति वा संस्थाले हातहतियार राख्ने प्रयोजनका लागि सम्बन्धित निकायको सिफारिश पत्र र आवश्यक कागजात संलग्न राखी यस कार्यालयमा निवेदन पेश गरेमा सुरक्षा संवेदनशीलता, औचित्यता र कागजी प्रमाणलाई आधार



मानी प्रचलित कानून बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय सहित सम्बन्धित निकायमा सिफारिश पठाउने।

१०. तालुक निकाय वा सम्बन्धित निकायबाट हातहतियार सम्बन्धी विवरण माग भई आएमा सो विवरण उपलब्ध गराउने।
११. प्रचलित कानून बमोजिम हातहतियारको अभिलेख हेरी लगत कट्टा गर्ने।
१२. मुद्दासँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।

राहदानी तथा जिन्सी दर्ता शाखाबाट सम्पादन हुने कार्यहरू

१. राहदानीऐन, नियम र नीतिनिर्देशन बमोजिम साधारण राहदानी सिफारिश तथा वितरण द्रुत सेवा सिफारिश सम्बन्धी कार्य गर्ने।
२. राहदानीका लागि नागरिकताको आवश्यक अभिलेखहरू मागगर्ने र पठाउने।
३. राहदानी छपाई गर्न राहदानी विभागमा लैजाने तथा छपाई भएका राहदानीहरू सुरक्षित साथ ल्याउने कार्यमा सहयोग गर्ने र वितरण गर्ने।
४. राहदानी र राहदानीसँग सम्बन्धित विषयहरूमा सेवाग्राहीलाई परामर्श दिने।
५. कार्यालयको जिन्सीसामानको व्यवस्थापन, भण्डारण संरक्षणगर्ने।
६. कार्यालयबाट खरिद भएका र अन्यत्रबाट हस्तान्तरणभई आएका जिन्सीसामानहरूको प्रचलित कानून बमोजिम दाखिला गरी जिन्सी किताबमा आमदानी बाँध्ने।
७. बेकम्मा भएका र मर्मत हुन नसक्नेखालका खर्च भएर नजाने जिन्सी सामानहरूलाई कानून बमोजिम लिलामविक्रिको प्रक्रिया अधिबढाउने।
८. राहदानी तथा जिन्सीसँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।


गुनासो सुनुवाई तथा अभिलेख व्यवस्थापन शाखाबाट सम्पादन हुने कार्यहरू

१. कार्यालयमा आएका सेवाग्राहीको गुनासो सुनुवाइ गर्ने।
२. गुनासोको अभिलेख व्यवस्थापन गर्ने।
३. कार्यालयको गुनासो व्यवस्थापनका लागि हेल्पडेस्कमार्फत परामर्श दिने।
४. कार्यालयको सूचनाअधिकारी र लैंगिक सम्पर्कव्यक्ति मार्फत गुनासोसम्बोधन गर्ने व्यवस्था मिलाउने।

आर्थिक प्रशासन शाखाबाट सम्पादन हुने कार्यहरू

१. राजस्व, विनियोजन, धरौटीको आमदानी, खर्चको श्रेस्ता राख्ने र सोको खर्चको फाँटबारी सम्बन्धित निकायमा पठाउने।
२. कार्यालयका तलव, भत्ताल गायतका आर्थिक दायित्वहरू भुक्तानी दिने।
३. कार्यालयको लेखापरीक्षण गराउने।
३. लेखापरीक्षणबाट औल्याइएका बेरुजु रकम असुल उपर गरी बेरुजु रकम फछ्यौट गर्ने- गराउने र बेरुजुफछ्यौटको लागि सम्बन्धित निकाय वा कर्मचारीले प्रमाण पेश गरेमा सम्परीक्षण गराउने।
४. तलवी प्रतिवेदन, बजेट सिट र वार्षिक आर्थिक विवरण तयार पार्ने।
५. भुक्तानी आदेश तयार पारी सम्बन्धित निकायमा पेश गर्ने।
६. द्वन्द पीडित, बाढी पीडित, आगलागी पीडित र वैदेशिक रोजगारमा मुत्यु हुने व्यक्तिको कानूनी हकदारलाई नियमानुसार राहत तथा क्षतिपूर्ती उपलब्ध गराउने।
७. विपद् बाट घटेकाघटनाहरूमा प्रचलित कानून र निर्देशिका बमोजिम राहत तथा क्षति पुर्ति वितरणका लागि पेश गर्ने।
८. आर्थिक प्रशासनसँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।

प्राद्युमन कार्की
प्रशासकीय अधिकृत



३.५ कार्यरत कर्मचारीहरूको विवरण

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको स्वीकृत संगठन संरचना कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रा.प. द्वितीय श्रेणीको स.प्र.जि.अ. -१, रा.प. तृतीय श्रेणीका प्रशासकीय अधिकृत २ लगायत विभिन्न सेवा, समूह र श्रेणीका गरी कुल २७ जना कर्मचारीहरूको दरवन्दी रहेको छ।

| सिन | पद | नामथर | शाखा | सम्पर्कनम्बर |
|-----|-----------------------------------|--------------------------|-----------------------------------|--------------|
| १ | प्रमुख जिल्ला अधिकारी | लीला प्रसाद शर्मा | | 9854067777 |
| २ | स.प्रमुख जिल्ला अधिकारी | कृष्णमणी फुँयाल | | 9854040256 |
| ३ | प्रशासकीय अधिकृत | प्रवीण कटवाल | नागरिकता/स्था.प्रशासन/राहदानी | 9841599163 |
| ४ | प्रशासकीय अधिकृत | मान सिं धामी | नागरिकता/स्था.प्रशासन/राहदानी | 9848754177 |
| ५ | नायब सुब्बा | नहकुल ढकाल | स्थानीय प्रशासन तथा शा.सु. शाखा | 9844043866 |
| ६ | नायब सुब्बा | मदन निरौला | मुद्दा शाखा | 9841148215 |
| ७ | नायब सुब्बा | टिका प्रसाद पोखरेल | नागरिकता शाखा | 9851212255 |
| ८ | नायब सुब्बा | सिकेन्द्र कुमार सिंह | नागरिकता शाखा | 9862319006 |
| ९ | लेखापाल | कल्पना (भण्डारी) अधिकारी | आर्थिक प्रशासन शाखा | 9854057439 |
| १० | कम्प्युटर अपरेटर | नेत्र राज श्रेष्ठ | स्थानीय प्रशासन/सुचना प्रविधि | 9861709024 |
| ११ | खरिदार | वेदराज काफ्ले | स्थानीय प्रशासन तथा शा.सु. शाखा | 9854077603 |
| १२ | खरिदार | पुजा बराल | प्रतिलिपि शाखा | 9842973082 |
| १३ | खरिदार | सावित्रा पोखरेल खतिवडा | राहदानी शाखा | 9862842020 |
| १४ | कार्यालय सहयोगी | साम्ब प्रसाद देवकोटा | नागरिकता शाखा | 9807818435 |
| १५ | कार्यालय सहयोगी | प्रकाश नेपाली | स्थानीय प्रशासन तथा शा.सु. शाखा | 9844092184 |
| १६ | ह.स.चा. (करार) | कर्ण बहादुर देवकोटा | प्र.जि.अ. सवारी | 9841476080 |
| १७ | ह.स.चा. (करार) | राम कुमार थापा | सहायक प्र.जि.अ. सवारी | 9804828237 |
| १८ | सेवा करार (का.स) | विक्रम थापा | नागरिकता शाखा | 9844226724 |
| १९ | सेवा करार (का.स) | प्रकाश कुमार राई | नागरिकता प्रतिलिपि शाखा | 9865119650 |
| २० | कम्प्युटर अपरेटर (सेवा करार) | इस्वरी माया श्रेष्ठ | राहदानी शाखा | 9844040221 |
| २१ | कम्प्युटर अपरेटर (सेवा करार) | स्वस्तिका विष्ट | प्रतिलिपि शाखा | 9848672754 |
| २२ | राष्ट्रिय परिचय पत्र दर्ता अपरेटर | मिथिला विष्ट | राष्ट्रिय परिचय पत्र शाखा | 9843553627 |
| २३ | राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर | डण्ड बहादुर यस्माली | राष्ट्रिय परिचय पत्र शाखा | 9861844035 |
| २४ | सेवा करार(का.स) | सुजन कार्की | नागरिकता प्रतिलिपि शाखा | 9860257842 |
| २५ | राष्ट्रिय परिचयपत्र दर्ता सहयोगी | विजय लामा | राष्ट्रिय परिचयपत्र शाखा/नागरिकता | 9844076018 |
| २६ | सेवा करार | भावना कार्की | नागरिकता शाखा | 9860883548 |
| २७ | पालिका सहजकर्ता | सर्मिला कुमारी बस्नेत | राहदानी शाखा | 9844517802 |
| २८ | पालिका सहजकर्ता | शिव कुमार राई | राहदानी शाखा | 9844041441 |

४. निकायबाट प्रदान गरिने सेवा, शाखा, जिम्मेवार अधिकारी सेवा प्राप्त गर्न लाग्ने दस्तुर

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सबै कागजातका सक्कल लिइ आउनुपर्ने।

| सि.नं. | प्रदान गरिने सेवाहरु | सेवा प्रदान गर्ने शाखा | जिम्मेवार अधिकारी | सेवा लिन लाग्ने दस्तुर | लाग्ने समय |
|--------|---|-----------------------------------|-------------------|--|----------------------|
| १ | वंशजका आधारमा नेपाली नागरिकता दिने (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको, विवाहित महिला, बसाई सराई गरी आउने, कर्मचारी परिवार, पितृत्व मातृत्वको ठेगान नभएको, बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तान) | नागरिकता शाखा कोठा नं. १०६ | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| २ | वैवाहिक अंगिकृत नागरिकता दिने (नेपाली संग विवाह गरेकी विदेशी महिला) | नागरिकता शाखा कोठा नं. १०६ | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| ३ | नागरिकता परित्यागको जानकारी पुनः नेपाली नागरिकता कायम गरिदिने | नागरिकता शाखा कोठा नं. १०६ | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| ४ | नागरिकताको प्रतिलिपि दिने (सिन्धुलीबाट जारी नागरिकताको प्रतिलिपि, अन्य जिल्लाबाट बसाइसराइ गरी आएका, विवरण संशोधन गरी प्रतिलिपि, पतिको नाम राखी/हटाई प्रतिलिपि) | ना.प्रतिलिपि शाखा कोठा नं. १०५ | प्रशासकीय अधिकृत | निवेदनमा रु.१३/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| ५ | नयाँ प्रकृयाबाट नागरिकता जारी (अभिलेख झुत्रो भएको/फेला नपरेको/नष्ट भएको हकमा) | नागरिकता शाखा कोठा नं. १०६ | प्रशासकीय अधिकृत | निवेदनमा रु.१० र रु १३/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| ६ | साधारण राहदानी | राहदानी शाखा कोठा नं. १०७ | प्रशासकीय अधिकृत | रु. ५,०००/- तर १० वर्ष उमेर नपुगेकालाई रु. २५००/- हराएको, च्यातिएको, केरमेट भइ पुनः बनाउदा रु.१०,०००/- | २५ दिन भित्र |
| ७ | द्रुत सेवाबाट राहदानी सिफारिस | राहदानी शाखा कोठा नं. १०७ | प्रशासकीय अधिकृत | रु १० को टिकट | प्रमाण पूरा भएकै दिन |
| ८ | नाबालक परिचयपत्र (१६ वर्ष भन्दा कमउमेर) | स्थानीय प्रशासन शाखा कोठा नं. २०१ | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| ९ | संघ संस्था दर्ता, नविकरण, विधान संशोधन, विधानको प्रतिलिपि र शाखा खोल्ने स्वीकृती | स्थानीय प्रशासन शाखा कोठा नं. २०१ | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट र दर्ता शुल्क रु. १०००/- नविकरण शुल्क रु. ५००/- (बिलम्ब शुल्क नियमानुसार) प्र.प.को प्रतिलिपि रु. ५०/- विधान प्रतिलिपि-प्रति पानाको रु. ३१- को टिकट | प्रमाण पूरा भएकै दिन |
| १० | सिफारिस गर्ने/प्रमाणित गर्ने (नाम, थर, उमेर फरक परेको) | स्थानीय प्रशासन शाखा कोठा नं. | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | |




| सि.नं. | प्रदान गरिने सेवाहरु | सेवा प्रदान गर्ने शाखा | जिम्मेवार अधिकारी | प्रशासकीय काम गर्ने लाग्ने दस्तुर सिन्धुली | लाग्ने समय |
|--------|---|-----------------------------------|-----------------------|--|----------------------|
| | सिफारिस, आदिवासी, जनजाति प्रमाणित, कुनै व्यहोरा प्रमाणित गर्ने) | २०१ | | | |
| ११ | पत्रपत्रिका तथा छापाखाना दर्ता | स्थानीय प्रशासन शाखा कोठा नं. १०२ | प्रशासकीय अधिकृत | नियमानुसार | |
| १२ | शान्ति सुरक्षाको निवेदन | स्थानीय प्रशासन शाखा कोठा नं. २०१ | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| १३ | विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि/अभिलेख लिने | स्थानीय प्रशासन शाखा कोठा नं. २०१ | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| १४ | कानून बमोजिम यस कार्यालयमा दर्ता हुन आएका मुद्दाहरु तोकिएको प्रकृयाबमोजिम दर्ता गरी बयान लिने, साक्षी बकपत्र गराउने, तारेख तोक्ने, पेशी तोक्ने, फैसलाभएपछि प्रतिलिपि दिने | मुद्दा शाखा शाखा कोठा नं. २०५ | प्रमुख जिल्ला अधिकारी | | |

५. निर्णय गर्ने प्रक्रिया र अधिकारी

- प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भएबमोजिमका नेपाली नागरिकताको प्रमाण पत्र दिने, राहदानी सिफारिस गर्ने, प्रकृया पूरा गरी संस्थाको नवीकरण गर्ने जस्ता अधिकार प्राप्त निर्णयहरु सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतले गर्ने ।
- सहायक प्रमुख जिल्ला अधिकारीले पेश गरेका विषयहरु र कानूनले नै प्रमुख जिल्ला अधिकारीले दिनु पर्ने निर्णयहरुको सम्बन्धमा तोकिएको प्रकृया बमोजिम प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने ।

६. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- कार्यालयले उपलब्ध गराउने सेवाका सम्बन्धमा:- सहायक प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयमा प्रमुख जिल्ला अधिकारीले उजुरी सुन्ने । प्रमुख जिल्ला अधिकारीले गरेको मुद्दाका फैसलाका सम्बन्धमा चित्त नबुझेमा कानून बमोजिम पुनरावेदन गर्नुपर्ने ।
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम माग गरिने सूचना सम्बन्धमा:- सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ बमोजिम सूचना अधिकारीले सूचना उपलब्ध नगराएमा दफा ९ बमोजिम प्रमुख जिल्ला अधिकारीले उजुरी सुन्ने ।


प्रमुख जिल्ला
प्रशासकीय अधिकृत



७. सम्पादन गरेको कामको विवरण

आ.व.२०८१/०८२ को कार्तिक देखि पुष महिनासम्ममा सम्पादन भएका कार्यहरूको प्रगति विवरण :

| स्थानीय प्रशासनशाखा | | | | | |
|---------------------|---|---------|-------|-----|-------|
| क्र.सं. | कार्यको विवरण | कार्तिक | मंसिर | पुष | जम्मा |
| १ | संस्था दर्ता | १ | १ | २ | ४ |
| २ | संस्था नविकरण | १६ | २० | १७ | ५३ |
| ३ | संस्था खारेजी | - | - | ० | ० |
| ४ | नाबालक परिचय पत्र | १४ | १४ | ९ | ३७ |
| ५ | ठडो उजुरी तथा गुनासो | १२ | १६ | ८ | ३६ |
| ६ | पत्रपत्रिका दर्ता | - | - | - | - |
| ७ | छापाखाना दर्ता | - | - | - | - |
| ८ | हातहतियार दर्ता | - | - | - | - |
| ९ | हातहतियार नविकरण | - | - | - | - |
| १० | भु.पु. सैनिक पेन्सन (सिफारिस) | १ | १ | ७ | ९ |
| ११ | जनजाती/दलित/मधेशी सिफारिस | ४० | ९३ | ९७ | २३० |
| १२ | विविध सिफारिस (नाम, थर र जन्म मिति प्रमाणित सहित) | ७८ | ५७ | ५० | १८५ |

| क. नागरिकता शाखा | | | | | | | | |
|------------------|---------------------------------------|---------|-------|-------|-------|-------|-------|-------|
| क्र.सं. | कार्यको विवरण | कार्तिक | | मंसिर | | पुष | | जम्मा |
| | | महिला | पुरुष | महिला | पुरुष | महिला | पुरुष | |
| १ | बंशजको आधारमा नयाँ नागरिकता वितरण | ७०० | ५७२ | ५१३ | ४५५ | ३५९ | ३३५ | २९३४ |
| २ | बैबाहिक अंगिकृत नागरिकता वितरण संख्या | ० | ० | ० | ० | ० | ० | ० |
| ३ | गैर आवसिय नागरिकता जारी | १ | १ | १ | १ | १ | १ | ३ |
| ४ | प्रतिलिपी नागरिकता वितरण संख्या | ७०८ | ६६६ | ६६६ | ६१८ | ६१८ | ६१८ | १९९२ |

| ख. राहदानी शाखा | | | | | जम्मा |
|-----------------|----------------------------|-------------------------|-------|-----|-------|
| क्र.सं. | कार्यको विवरण | कार्तिक | मंसिर | पुष | |
| १ | राहदानी Enrollment | १००६ | २८४ | ८५८ | २१४८ |
| २ | द्रुत राहदानी सिफारिस | ७ | २ | २ | ११ |
| ३ | यस महिनामा प्राप्त राहदानी | ५३६ | ६३१ | ८६१ | २०२८ |
| ४ | E - राहदानी वितरण | ३६६ | ३९४ | ८२४ | १५८४ |
| ५ | वितरण हुन बाँकी राहदानी | MRP १४९, E- राहदानी ८४० | | | |



| ग. मुद्दा शाखा | | | | | जम्मा |
|----------------|--------------------------------------|---------|-------|-----|-------|
| क्र.सं. | कार्यको विवरण | कार्तिक | मंसिर | पुष | |
| १ | गत आ.व.को जिम्मवारी सरी आएको मुद्दा | ३ | | | ३ |
| २ | गत आ.व.को फैसला भएको मुद्दा | ० | ० | ० | ० |
| ३ | गत आ.व.को फैसला हुन बाँकी मुद्दा | ३ | ३ | ३ | ३ |
| ४ | यस आ.व.मा दर्ता भएको मुद्दा | ५ | २ | ४ | ११ |
| ५ | यस आ.व.मा दर्ता भई फैसला भएका मुद्दा | ३ | १ | २ | ६ |
| ६ | यस आ.व.को फैसला हुन बाँकी मुद्दा | २ | १ | २ | ५ |
| ७ | जम्मा फैसला हुन बाँकी मुद्दा | ५ | ६ | ८ | ८ |

| राष्ट्रिय परिचय पत्र शाखा | | | | | | | | |
|---------------------------|--|---------|-------|-------|-------|-------|-------|-------|
| क्र.सं. | कार्यको विवरण | कार्तिक | | मंसिर | | पुष | | जम्मा |
| | | महिला | पुरुष | महिला | पुरुष | महिला | पुरुष | |
| १ | राष्ट्रिय परिचय पत्र दर्ता संख्या | ६५२ | ७६५ | ५०२ | ६१९ | ४४२ | ६०५ | ३५८५ |
| २ | राष्ट्रिय परिचयपत्र कार्ड वितरण संख्या | १८१ | २९८ | १०९ | १८३ | ९९ | १५९ | १०२९ |
| ३ | कार्ड वितरण गर्न बाँकी संख्या | २६९२ | | २६७०० | | २६४४२ | | २६४४२ |

| घ. लेखा शाखा (राजस्व तर्फ) | | | | |
|----------------------------|--|------------|------------|-------------|
| क्र.सं. | कार्यको विवरण | कार्तिक | मंसिर | पुष |
| १ | हातहतियार नविकरण | - | - | ० |
| २ | राहदानी दस्तुर | ५,३१०,००० | १,२५५,००० | ४८,४५,००० |
| ३ | संस्था दर्ता(नविकरण) अन्य प्रशासनीक दस्तुर | ४५,४०० | ३०,८५० | ४०,३५० |
| ४ | प्रशासनीक दण्ड र जरिवाना | ५८,९०० | १,००० | ८०,००० |
| ५ | न्यायीक दण्ड जरिवाना र जफत | - | - | - |
| ६ | सरकारी सम्पतीको विक्रिबाट प्राप्त रकम | - | - | - |
| ७ | बेरुजु असुली | - | - | - |
| ८ | धरौटी अल्या | ३८७९८२ | १२३,८००.०० | ५५,००० |
| ९ | धरौटी फिर्ता | २००,०००.०० | १५३,९२० | २,२८,००० |
| १० | दैविक प्रकोप (आगजनी, बाढी पहिरो, चट्याड) | ६००,००० | २००,००० | ० |
| ११ | द्वन्द्व पीडित (अपाङ्गता भएकालाई नीवन निर्वाह भत्ता) | - | १०८,००० | ० |
| १२ | सडक दुर्घटनाको क्षतिपूर्ती वितरण | - | - | ० |
| १३ | बैदेशिक रोजगारीमा मृतक क्षतिपूर्ती वितरण | - | ४५,४९०.६३ | ५,६४,३८५.०८ |
| १४ | परीक्षा शुल्क | ५,००० | ५,००० | ५,००० |

प्रमुख कार्यपालक
प्रशासकीय अधिकृत



| ड. जिल्ला आपतकालिन कार्य संचालन केन्द्र DEOC | | | | | |
|--|--|---------|-------|-----|-------|
| क्र.सं. | कार्यको विवरण | कार्तिक | मंसिर | पुष | जम्मा |
| १ | सवारी दुर्घटना मृत्यु | ७ | १ | २ | १० |
| २ | सवारी दुर्घटनाबाट घाइते संख्या | ८२ | १० | १५ | १०७ |
| ३ | प्रकोपबाट घाइते (आगजनी, बाढी पहिरो, चट्याड) | १७ | २ | ० | १९ |
| ४ | दैनिक प्रकोपबाट मृत्यु (आगजनी, बाढी पहिरो, चट्याड, डुबी) | ६ | ० | ० | ६ |
| ५ | आगो लागि घर संख्या, | ५ | ४ | २ | ११ |
| ६ | सर्पले डसी मृत्यु संख्या, विच्छी | २ | ० | ० | २ |
| ७ | करेन्ट लागि मृत्यु | ४ | ० | १ | ५ |
| ८ | आत्महत्या | ३ | २ | ३ | ८ |

| च.आप्रवासी स्रोत केन्द्र | | | | | | | | |
|--------------------------|-------------------------------|---------|-------|-------|-------|-------|-------|-------|
| क्र.सं. | कार्यको विवरण | कार्तिक | | मंसिर | | पुष | | जम्मा |
| | | महिला | पुरुष | महिला | पुरुष | महिला | पुरुष | |
| १ | सूचना तथा परामर्श सेवा प्रदान | १७४ | ४२६ | १४९ | ४५१ | ३०२ | ५७९ | २०८१ |
| २ | कानूनी सहजीकरण | ० | २ | ० | ५ | १ | ५ | १३ |

८. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद

कार्यालय प्रमुख



श्री लीला प्रसाद शर्मा
प्रमुख जिल्ला अधिकारी
सम्पर्क नम्बर ९८५४०६७७७७

सूचना अधिकारी




श्री कृष्णमणी फुँयाल
सहायक प्रमुख जिल्ला अधिकारी
सम्पर्क नम्बर ९८५४०४०२५६

(Signature)
प्रावण कटवाल
प्रशासकीय अधिकृत



१. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०५९
२. आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७
३. आवश्यक वस्तु संरक्षण ऐन २०१२
४. उपभोक्ता संरक्षण ऐन २०५४
५. कार्यस्थलमा हुने यौनजन्य हिंसा निवारण ऐन, २०७४
६. कालो बजार र केही अन्य सामाजिक अपराध र संजाय ऐन, २०३२
७. खाद्य ऐन, २०२३
८. गृह प्रशासन सुदृढिकरण योजना, २०६८
९. गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९
१०. जग्गा प्राप्ति ऐन २०३४
११. जलचर संरक्षण ऐन, २०१७
१२. दैवी प्रकोप उद्धार ऐन २०३९
१३. नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
१४. निजामति सेवा ऐन, २०४९
१५. निजामति सेवा नियमावली, २०५०
१६. नेपाल नागरिकता ऐन, २०६३
१७. नेपाल नागरिकता नियमावली २०६३
१८. प्रकोप पिडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
१९. बालबालिकासम्बन्धि ऐन, २०४८ र नियमावली
२०. भ्रष्टाचार निवारण ऐन २०५९
२१. राहदानी ऐन २०७६
२२. राहदानी नियमावली २०६७
२३. लागु औषध (नियन्त्रण) ऐन २०३३
२४. विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
२५. विपद् पूर्वतयारी र प्रतिकार्य योजना तर्जुमा मार्गनिर्देशन, २०६८
२६. विपद् जोखिम न्युनिकरण र व्यवस्थापन ऐन, २०७४
२७. संस्था दर्ता ऐन २०३४
२८. संस्था दर्ता नियमावली २०३४
२९. सार्वजनिक सुरक्षा ऐन २०४६
३०. सुशासन (व्यवस्थापन र संचालन) ऐन, २०६४
३१. सुशासन (व्यवस्थापन र संचालन) नियमावली, २०६५
३२. सूचनाको हक सम्बन्धी ऐन, २०६४
३३. सूचनाको हक सम्बन्धी नियमावली २०६५
३४. स्थानीय प्रशासन ऐन, २०२८


- प्राद्युम्न खड्वाल
प्रशासकीय अधिकृत



| खण्ड/वित्तीय लक्ष्य / नाम | प्राथमिक तह | | द्वितीय तह | | अंतिम बजेट | यस महिना सम्मको निकास | गत महिना सम्मको खर्च | यस महिनाको खर्च | यस महिना सम्मको खर्च | पेस्की | पेस्की बाहेक खर्च रकम | बोकी बजेट |
|--|----------------------------------|---------------|------------------------|------------------|---------------|--------------------------|-------------------------|--------------------|-------------------------|-----------|--------------------------|---------------|
| | स्रोत व्यहोना निकाय | भुक्तानी विधि | स्रोत व्यहोना निकाय | भुक्तानी विधि | | | | | | | | |
| 22211 महिना - 101-10001-नेपाल सरकार/प्रदेश सरकार | 1100001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | १८,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | १८,०००.०० |
| 22281 अन्य सहायक (विद्युतको सम्बन्धमा) तथा सम्पदा खर्च | 1100001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | १४८,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | १४८,०००.०० |
| 22311 सम्पदा - 101-10001-नेपाल सरकार/प्रदेश सरकार | 1100001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | २९१,०००.०० | १६२,४१८.०० | ०.०० | १६२,४१८.०० | १६२,४१८.०० | ०.०० | १६२,४१८.०० | १२८,५८२.०० |
| 22316 इन्धन - 101-10001-नेपाल सरकार/प्रदेश सरकार | 1100001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | ४८,०००.०० | ११२,४१८.०० | ०.०० | ११२,४१८.०० | ११२,४१८.०० | ०.०० | ११२,४१८.०० | ४८,०००.०० |
| 22318 वास्तुविद्यालय/संस्कृत कक्षा/संस्कृत खर्च | 1100001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | १०,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | १०,०००.०० |
| 22419 कर्मचारी श्रृङ्खला | 1100001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | ३,४३३,०००.०० | ३,४०४,६४२.०० | १,२४०,४१८.०० | ४,६४५,०६०.०० | १,४००,६६६.०० | ०.०० | १,४००,६६६.०० | १,६९२,३४४.०० |
| 22502 वास्तुविद्यालय | 1100001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | २,४३०,०००.०० | १,४०४,६४२.०० | १,२४०,४१८.०० | ४,६४५,०६०.०० | १,४००,६६६.०० | ०.०० | १,४००,६६६.०० | १,६९२,३४४.०० |
| 22509 विविध - 101-10001-नेपाल सरकार/प्रदेश सरकार | 1100001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | १,२३९,०००.०० | ४९,६८०.०० | ४९,६८०.०० | ०.०० | ४९,६८०.०० | ३४,०००.०० | २५,६८०.०० | ८९९,३२०.०० |
| 22611 अनुदान - 1160001-नेपाल सरकार/प्रदेश सरकार | 1160001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | २,२३०,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | २,२३०,०००.०० |
| 22612 श्रमिक - 1160001-नेपाल सरकार/प्रदेश सरकार | 1160001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | ४,८८०,०००.०० | १,२३,६४०.०० | १,२३,६४०.०० | ६,६४०.०० | १,२३,६४०.०० | ०.०० | १,२३,६४०.०० | ४,८८०,०००.०० |
| 22711 विविध - 1100001-नेपाल सरकार/प्रदेश सरकार | 1100001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | १,४०,०००.०० | ३६,२००.०० | ६६,२००.०० | १०,०००.०० | ३६,२००.०० | ०.०० | ३६,२००.०० | ३६,२००.०० |
| 27111 सामाजिक सुरक्षा - 1100001-नेपाल सरकार/प्रदेश सरकार | 1100001-नेपाल सरकार/प्रदेश सरकार | 01-नगर | | | १,०६,०००.०० | १०६,०००.०० | १०६,०००.०० | ०.०० | १०६,०००.०० | ०.०० | १०६,०००.०० | ०.०० |
| जम्मा | | | | | २१,२९९,०००.०० | ४,४३,४६०.०० | ४,८६,०६०.०० | २,०९८,०६०.०० | २,०९८,०६०.०० | ४०,०००.०० | २,०९८,०६०.०० | १९,८१३,९४०.०० |
| जम्मा | | | | | २१,२९९,०००.०० | ४,४३,४६०.०० | ४,८६,०६०.०० | २,०९८,०६०.०० | २,०९८,०६०.०० | ४०,०००.०० | २,०९८,०६०.०० | १९,८१३,९४०.०० |

(Signature)

सौरा प्रसाद शर्मा
प्रमुख जिल्ला अधिकारी

प्रवीण कट्टवाल
प्रशासकीय अधिकृत



खर्चको विवरण

जिल्ला प्रशासन कार्यालय चालु खर्च



मिति: २०८१/०८/०५


बजेट वार्षिक नम्बर: ३१/२०८१/१३
 शीर्षक / वर्गिक नम्बर: कृषि-२/सामान्य कार्य-१/१


आर्थिक वर्ष: २०८१/८२
 महिना: पुष

| वर्ष/वित्तीय संकेत / नाम | प्रथमिक तह | | द्वितीय तह | | अन्तिम बजेट | यस महिना सम्मको निकास | गत महिना सम्मको खर्च | यस महिनाको खर्च | यस महिना सम्मको खर्च | पेस्की | पेस्की बाहेक खर्च रकम | बाँकी बजेट |
|---------------------------|--|--------------------------------|--------------------------------|----------------------------------|---------------------|-----------------------|----------------------|-----------------|----------------------|-------------|-----------------------|---------------------|
| | स्रोत व्यहोरेन निकाय | भुक्तानी विधि | स्रोत व्यहोरेन निकाय | भुक्तानी विधि | | | | | | | | |
| 31122 १०- सवारी साधन खर्च | 1100001-सामान्य (०२-नयाँ/कर्मचारी/सहायक/सहायिका) | ०२-नयाँ/कर्मचारी/सहायक/सहायिका | ०२-नयाँ/कर्मचारी/सहायक/सहायिका | ०२-नयाँ/कर्मचारी/सहायक/सहायिका | ३२९०,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ३२९०,०००.०० |
| 31123 १०- सवारी साधन खर्च | 1100001-सामान्य (०२-नयाँ/कर्मचारी/सहायक/सहायिका) | ०२-नयाँ/कर्मचारी/सहायक/सहायिका | ०२-नयाँ/कर्मचारी/सहायक/सहायिका | ०२-नयाँ/कर्मचारी/सहायक/सहायिका | ३००,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ३००,०००.०० |
| 31171 १०- सवारी साधन खर्च | 1100001-सामान्य (०२-नयाँ/कर्मचारी/सहायक/सहायिका) | ०२-नयाँ/कर्मचारी/सहायक/सहायिका | ०२-नयाँ/कर्मचारी/सहायक/सहायिका | ०२-नयाँ/कर्मचारी/सहायक/सहायिका | ३,०००,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ३,०००,०००.०० |
| | | | | जम्मा | ३,२९०,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ३,२९०,०००.०० |
| नागरिक सेवा | | | | | | | | | | | | |
| | | | | 1100001-नेपाल सरकार/प्रदेश सरकार | ३,२९०,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ३,२९०,०००.०० |
| | | | | (०२-नयाँ/कर्मचारी/सहायक/सहायिका) | ३,२९०,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ३,२९०,०००.०० |
| | | | | जम्मा | ३,२९०,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ३,२९०,०००.०० |

आचार्य: 
 नाम: _____
 पद: _____
 मिति: _____

पुस मने: _____
 नाम: _____
 पद: _____
 मिति: _____

प्रमाणित गर्ने: 
 नाम: _____
 पद: _____
 मिति: _____
 लीला प्रसाद शर्मा
 प्रमुख विकास अधिकारी


 प्रदिप खट्टवाल
 प्रशासकीय अधिकृत



संघीय सरकार
 कृषि, पशुपालन तथा
 मत्स्य विभाग
 प्रशस्ति कार्यालय
 काठमाडौं-२२, पोखरा
 सर्वको फोटोबारी
 सिन्धुली

मिति: २०८१/०८/२२



अर्थिक वर्ष: २०८१/०८/२२
 आर्थिक वर्ष/वैशाख २०८२

आर्थिक वर्ष: २०८१/०८/२२
 मिति: २२

| सर्व/सिन्धुली | आर्थिक तह | द्वितीय तह | अन्तिम बजेट | यस महीना सम्मको निकास | यस महीना सम्मको खर्च | यस महीनाको खर्च | यस महीना सम्मको खर्च | रेस्की | रेस्की बाहेक खर्च रकम | शेडी बजेट |
|----------------|-------------|-------------|-------------|-----------------------|----------------------|-----------------|----------------------|--------|-----------------------|-----------|
| संकेत/सिन्धुली | खाना/प्रकार | मुकामी विधि | अन्तिम बजेट | यस महीना सम्मको निकास | यस महीना सम्मको खर्च | यस महीनाको खर्च | यस महीना सम्मको खर्च | रेस्की | रेस्की बाहेक खर्च रकम | शेडी बजेट |
| 21111 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 21121 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 21132 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 21134 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 21136 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 21138 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 21112 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 21113 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 22111 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 22112 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 22113 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |
| 22114 | ... | ... | ... | ... | ... | ... | ... | ... | ... | ... |

@m01

सिन्धुली प्रशासकीय अधिकारी

राष्ट्रिय परिचयपत्र खर्च

प्रबन्ध कटन्ट्राल
 प्रशासकीय अधिकृत



बजेट/उपबर्षिक नम्वर: ३१/२०८१/३
 शान्तिवन/कार्यक्रम नाम: शान्तिवन कार्यक्रम

शान्तिवन कार्यक्रम
 ४७ नम्वर
 शान्तिवन कार्यक्रम
 ३१/२०८१/३
 शान्तिवन कार्यक्रम
 ३१/२०८१/३
 शान्तिवन कार्यक्रम
 ३१/२०८१/३

| खर्च/विवरण लोकत नाम / नाम | प्राथमिक तह स्रोत व्यहोना निकाय | द्वितीय तह स्रोत व्यहोना निकाय | अंतिम बजेट | यस महिना सम्मको निकास | गत महिना सम्मको खर्च | यस महिनाको खर्च | यस महिना सम्मको खर्च | पेस्की | पेस्की यावक खर्च रकम | बाँकी बजेट |
|------------------------------|---------------------------------------|--------------------------------------|---------------|--------------------------|-------------------------|--------------------|-------------------------|--------|-------------------------|--------------|
| 21111 शान्तिवन कार्यक्रम | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | १०,७४३,०००.०० | ४,७३६,६१३.०४ | ३,७१४,०७४.६३ | १,३४९,४३४.४० | ४,७१३,२९८.७४ | ०.०० | ४,७१३,२९८.७४ | ६,०२६,७०६.२६ |
| 21121 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | १६०,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | १६०,०००.०० |
| 21132 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | ३६४,०००.०० | १४६,०००.०० | ११६,०००.०० | ६६,०००.०० | १६६,०००.०० | ०.०० | १६६,०००.०० | १९८,०००.०० |
| 21134 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | ३६,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ३६,०००.०० |
| 21138 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | ३६,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ३६,०००.०० |
| 21212 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | ३६,०००.०० | ३०,६३४.०० | १६,६००.०० | १६,६००.०० | ३०,६३४.०० | ०.०० | ३०,६३४.०० | ५,३६६.०० |
| 21213 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | ६४,०००.०० | ३४,३४६.४६ | ३३,४३३.४६ | ३३,४३३.४६ | ३४,३४६.४६ | ०.०० | ३४,३४६.४६ | ३०,६६३.५४ |
| 22111 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | ४३,०००.०० | ३१,३००.०० | ३३,६००.०० | ३३,६००.०० | ३३,६००.०० | ०.०० | ३३,६००.०० | ९,४००.०० |
| 22112 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | ४३,०००.०० | ४२,०६०.०० | ४२,०६०.०० | ४२,०६०.०० | ४२,०६०.०० | ०.०० | ४२,०६०.०० | १,०००.०० |
| 22113 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | ४३,०००.०० | ४२,०६०.०० | ४२,०६०.०० | ४२,०६०.०० | ४२,०६०.०० | ०.०० | ४२,०६०.०० | १,०००.०० |
| 22213 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | ४३,०००.०० | ४२,०६०.०० | ४२,०६०.०० | ४२,०६०.०० | ४२,०६०.०० | ०.०० | ४२,०६०.०० | १,०००.०० |
| 22214 शान्तिवन | 110001-शान्तिवन ४७ नम्वर/२०८१/३ | ०१-शान्तिवन | ४३,०००.०० | ४२,०६०.०० | ४२,०६०.०० | ४२,०६०.०० | ४२,०६०.०० | ०.०० | ४२,०६०.०० | १,०००.०० |

Prepared By: ३१/२०८१/३

शान्तिवन कार्यक्रम
 ३१/२०८१/३

प्रावण कटवाल
 जिल्ला प्रशासकीय अधिकृत

१०. सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण


- वेभसाईट daosindhuli.moha.gov.np, इमेल:cdosindhuli@gmail.com, abhilekh.cdosindhuli@gmail.com
फेसबुक पेज: facebook/daosindhuli, सम्पर्क नम्बर ०४७-५२०६१०

११. सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

- आ.व. २०८१/०८२ को साउन देखि हालसम्म यस कार्यालयमा कुनै सूचना माग नभएको।

१२. सूचनाहरु अन्य निकायबाट प्रकाशन भएको वा हुने भए सोको विवरण

- गृह मन्त्रालय
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौडा
- आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश, हेटौडा


प्रविण कट्टवाल
प्रशासकीय अधिकृत